

परमप्रभु झूटा अगमवक्ताहरुको विषयमा भन्नुहुन्छ जसले मेरा मानिसहरुलाई पाप गर्न लगाए। “यदि मानिसहरुले यी झूटो अगमवक्ताहरुलाई खान दिए भने तिमीहरुलाई ‘शान्ति होस्’ भन्दछन्, यदि ती मानिसहरुले खान दिएनन् भने तिनीहरुको विरुद्ध सेनाहरु भड्काउँछन्।

הַשֶּׁשׁ	וּבָאָה	מִקֹּסֶם	לָכֵן	וְהִשְׁכַּח	מִחֲזוֹן	לָכֵן	לַיְלָה	לְיוֹן	6
सूर्य	र-अस्ताउनेछ	भविष्यवाणीबाट	तिमीहरुको-लागि	र-अन्धकार	दर्शनबाट	तिमीहरुको-लागि	रात	यसकारण	
H8121	H0935	H7080		H2821	H2377		H3915		

עַל-	הַגְּבִיאִים	וְקָרָר	עָלֵיהֶם	הַיּוֹם:
माथि-	अगमवक्ताहरुको	र-कालो-पर्नेछ	तिनीहरुमाथि	दिन
	H5030	H6937	H3117	

“यसकारण यो तिमी निम्ति रात झैं हुनेछ, तिमीले कुनै दर्शन देख्न पाउनेछैनौ। भविष्यको गर्वमा जे लुकेको छ, तिमीले बताउन सक्दैनौ। यसकारण तिमीहरुलाई अँध्यरो जस्तै लाग्नेछ। अगमवक्ताहरुमाथि सूर्य अस्ताउनेछ। अनि उनीहरुलाई दिन पनि रात जस्तै हुनेछ।

אֵין	כִּי	כָּלֵם	שָׁפָם	עַל-	וְעָטוּ	הַקֹּסְמִים	וְהִפְרִוּ	הַחֲזוֹן	וּבְשֵׁנוּ	7
छैन	किनभने	सबैले	ओठ	माथि-	र-छोप्रेछन्	भविष्यवक्ताहरु	र-लाजमा-पर्नेछन्	दर्शिहरु	र-लज्जित-हुनेछन्	
H0369		H3605	H8222			H7080	H2659	H2374	H0954	

מֵעֵנָה	אֱלֹהִים:
जवाफ	परमेश्वरबाट
H4617	H0430

दर्शन देखेलाई लज्जित पारिनेछ। एकजना मानिस जो अगमवक्ता हो उसलाई झमेलामा पारिन्छ। तिनीहरुले तिनीहरुको आफ्नो अनुहार छोपेछन्। किनभने परमेश्वरबाट त्यहाँ उत्तर आउनेछैन।”

וְאוֹלָם	אֲנֹכִי	מִלְאָתִי	כֹּחַ	אֶת-	רוּחַ	יְהוָה	וּמִשְׁפָּט	וּגְבוּרָה	לְהַגִּיד	8
तर-म-चाहिँ	म	भरिएको-छु	शक्तिले	अर्थात्-	आत्मा	परमप्रभुको	र-न्यायले	र-शक्तिले	घोषणा-गर्न	
H0199	H0595	H4390		H0853	H7307	H3068	H4941	H1369	H5046	

לְיַעֲקֹב	פְּשָׁעוֹ	וְלִישָׂרָאֵל	חַטָּאתוֹ:	ס
याकूबलाई	त्यसको-अपराध	र-इसाएललाई	त्यसको-पाप	—
H3290	H6588	H3478		

तर परमप्रभुको आत्मा मलाई शक्ति, न्याय, अनि सामर्थ्य दिनुभएको छ। म याकूबलाई उसको अपराध बताउँनेछु। हो, म इसाएललाई त्यसको पापको विषयमा भन्नेछु।

שְׂמֹעוּ-	גָא	זָאת	רְאשֵׁי	בֵּית	יַעֲקֹב	וּקְצִינֵי	בֵּית	יִשְׂרָאֵל	הַמְתַּעֲבִים	9
सुन-	अब	यो-कुरा	अगुवाहरु	घरानाका	याकूबका	र-शासकहरु	घरानाका	इसाएलका	तिरस्कार-गर्नेहरु	
H8085	H4994	H2063		H3290	H7101	H3478	H8581			

מִשְׁפָּט	וְאֵת	כָּל-	הַיְשָׁרָה	יַעֲקֹב:
न्यायको	र-सबै-	सबै-	सिधालाई	टेड्छौ
H4941	H0853	H3605	H3477	H6140

हे याकूबका अगुवाहरु, इसाएलका शासकहरु, तिमीहरु मेरो कुरा सुन। तिमीहरु न्यायलाई घृणा गर्दछौ। यदि कुनै वस्तु बाटोमा छ भने, तिमीहरुले त्यसलाई बाझो पारिदिन्छौ।

בְּנֵה	צִיּוֹן	בְּדָמַיִם	וַיְרוּשָׁלַם	בְּעוֹלָה:
बनाउनेहरु	सियोनलाई	रगतले	र-यरूशलेमलाई	अन्यायले
H1129	H6726	H1818	H3389	

तिमीहरुले सियोनको निर्माण गर्दा मानिसको हत्या गर्यौ। तिमीहरुले यरूशलेमलाई पापको मूलढोका बनाउँ छौ।

יָרוּן	בְּמִתְיָר	וּכְהֵיחָהּ	יִשְׁפֹּטוּ	בְּשֹׁחַד	וְרֵאשֻׁיָּהּ
शिक्षा-दिन्छन्	मूल्यको-लागि	र-त्यसका-पुजारीहरूले	न्याय-गर्छन्	घूसको-लागि	त्यसका-शासकहरूले
	H4242	H3548	H8199	H7810	

הָלֹא	לְאִמּוֹר	יִשְׁעֵנוּ	יְהוָה	וְעַל-	יִקְסֹמוּ	בְּכֹסֶף	וּבִיאִיָּהּ
के-होइन-	भन्दै	तिनीहरू-भर-पर्छन्	परमप्रभुमा	र-माथि-	भविष्य-बताउँछन्	चाँदीको-लागि	र-त्यसका-अगमवक्ताहरूले
H3808	H0559	H8172	H3068		H7080	H3701	H5030

רָעָה:	עָלֵינוּ	תְּבוֹא	לֹא-	בְּקִרְבָּנוּ	יְהוָה
विपत्ति	हामीमाथि	आउनेछ	आउनेछैन-	हाम्रो-बीचमा	परमप्रभु
		H0935	H3808	H7130	H3068

यरूशलेमका न्यायधीशहरूले घुस लिएर न्याय गर्छन्। यरूशलेमका पूजारीहरूले ज्यानलिएर ब्यावस्था सिकाउँछन्। मानिसहरूले अगमवक्ताहरूलाई पैसा दिनुपर्दथ्यो, अनि मात्र उनीहरूले कुनै दण्ड पाउँदैनथिए। उनीहरूले सोच्ये, परमप्रभुले उनीहरूलाई बाँचाउँछन् अनि भन्छन्, “परमप्रभुले हामीलाई साथ दिनुहुन्छ, यसैकारण हामीमाथि कुनै बिपत्ति आउन सक्दैन।”

הַבַּיִת	וְהָרַר	תְּהִיָּהּ	עֵינַי	וִירוּשָׁלַיִם	תְּחַרְשׁ	שָׂרָה	צִיּוֹן	בְּגִלְלָתָם	לְכֹן
मन्दिरको	र-पहाड	हुनेछ	भग्नावशेषको-ठूप्रो	र-यरूशलेम	जोतिनेछ	खेतजस्तै	सियोन	तिमीहरूको-कारणले	यसकारण
	H2022	H1961	H5856	H3389			H6726	H1558	

פ	יְעַר:	לְבַמּוֹת
—	जङ्गलको	जङ्गलको-उच्च-स्थानजस्तै
		H1116

हे अगुवाहरू! तिमीहरूको कारणले सियनको विनाश भयो। यसैकारण यो खेत झैं जोतिनेछ। यरूशलेम ढुङ्गाको थुप्रो बनिरहेको छ अनि मन्दिरको डाँडा जङ्गलले ढाकिएको पहाड जस्तै सुनसान हुनेछ।